



भूमे गाउँपालिकाको
आन्तरिक ऋण उठाउने विधेयक,
२०७८



भूमे गाउँपालिका
रुकुम (पूर्व)

२०७८ असार १० गते मंगलबार

भूमे गाउँपालिका गाउँसभा अध्यक्षज्यू,

उपस्थित गाउँसभाका सदस्यज्यहरु,

नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिवद्धता तथा सन्धिहरु, निर्देशक सिद्धान्तहरु, संघ तथा प्रदेश सरकारका आवधिक योजनाको लक्ष्य तथा उद्देश्यहरु, गाउँपालिकाको गुरुयोजनाले निर्दिष्ट गरेका दूरदृष्टि, लक्ष्य तथा उद्देश्यहरु र स्थानीय सरकारको हैसियतले भूमे गाउँपालिकाको दूरदृष्टि, लक्ष्य तथा उद्देश्यहरु हासिल गर्न भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को राजस्व र व्ययको अनुमान गर्दा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट अपुग हुने भएकाले घाटा पूर्ति गर्न प्रचलित कानूनको अधीनमा रही नेपालको संविधानको धारा २२८ तथा धारा २३० को उपधारा (२) बमोजिम आन्तरिक ऋण उठाउन बाञ्छनीय भएकोले धारा २२६ बमोजिम विधेयक पारित गर्न सभाका अध्यक्षज्यू मार्फत यो विधेयक प्रस्तुत गर्दछु ।

मनकुमारी बुढा विष्ट

उपाध्यक्ष

भूमे गाउँपालिकाको आन्तरिक ऋण उठाउने विधेयक २०७८

भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७८/२०७९ को निमित्त वित्तीय व्यवस्था सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न भूमे गाउँपालिकाले आन्तरिक ऋण उठाउन वाञ्छनीय भएकाले आन्तरिक ऋण उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

सभामा प्रस्तुत मिति: २०७८।०३।१०

सभाबाट स्वीकृत मिति: २०७८।०३।२३

प्रस्तावना: भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निमित्त वित्तीय व्यवस्था सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न भूमे गाउँपालिकाले आन्तरिक ऋण उठाउन वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा बमोजिम (२)भूमे गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "भूमे गाउँपालिकाको आन्तरिक ऋण उठाउने ऐन, २०७८" रहेको छ ।

(२) यो ऐन सम्बत २०७८ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ ।

२. आन्तरिक ऋण उठाउने अधिकार: (१) आर्थिक वर्ष २०७८/०७९ को निमित्त वित्तीय व्यवस्थापन सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म रु. ८०,००,०००।- (असी लाख मात्र) मा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछ ।

तर यसरी उठाइने आन्तरिक ऋण रकममा स्थानीय तहको पूर्वाधार निर्माणमा ऋण प्रवाह गर्ने प्रयोजनका साथ नेपाल सरकारले गठन गरेको विशिष्टिकृत संस्थाले गर्ने लगानीको हकमा यो सीमा लागू हुने छैन ।

(२) आन्तरिक ऋण लिँदा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम भूमे गाउँपालिकालाई संघीय सरकार र प्रदेश सञ्चित कोषबाट प्राप्त हुने राजस्व बाँडफाँड र गाउँपालिकाको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउनु पर्नेछ ।

(३) आन्तरिक ऋणको परिचालन पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा गर्नुपर्नेछ ।

(४) ऋण लगानी गरी सञ्चालन हुने परियोजनाबाट प्राप्त हुने लाभ वा आम्दानीबाट सो परियोजनामा लगानी गरिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्ने सुनिश्चित भएका परियोजनामा मात्र ऋण परिचालन गर्नुपर्नेछ ।

(५) यस दफा बमोजिम उठाइएको ऋण नेपालको संविधान, संघीय कानून र अन्य प्रचलित व्यवस्था बमोजिम हुनेछ ।